

कर्जा चुत्ता भुक्तानी गर्ने सम्बन्धी ३५ (पैतिस) दिने अत्यन्त जरुरी सूचना

(प्रकाशित मिति २०८२ साल भदौ महिना ११ गते बुधवार)

यस विकास बैंकको शाखा कार्यालय भुमहीबाट तपशिलमा उल्लेखित ऋणीहरूले साधारण कर्जा शीर्षक अन्तर्गत लिएको कर्जाको साँवा, व्याज र अन्य दै दस्तुर समेत तिर्ने बुझाउने सम्बन्धमा बैंकसंग गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु बुझाउनु पर्ने साँवा, व्याज तथा हर्जाना समेत चुत्ता भुक्तान गर्न आउने तर्फ कुनै चासो नदेखाउनु भएको र नआउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्रमा बैंकलाई तिर्ने बुझाउनु पर्ने सम्पूर्ण साँवा, व्याज तथा हर्जाना व्याज समेत चुत्ता भुक्तान गर्न आउनुहुन यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस संस्थामा सम्पर्क राखी संस्थाबाट लिएको कर्जाको सम्पूर्ण साँवा, व्याज र अन्य दै दस्तुर चुत्ता भुक्तान गर्नु होला । उक्त अवधि भित्र तपाईंले यस संस्थाबाट लिएको कर्जाको साँवा, व्याज र अन्य दै दस्तुर चुत्ता भुक्तान नगरेमा तपाईं तथा तपाईंको एकाघरसंगेलका अशियार सदस्यहरूको नाममा रहेको चल अचल सम्पत्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ उपदफा १ ले दिएका अधिकार प्रयोग गरी लिलाम बिक्री गरी संस्थाले आफ्नो सम्पूर्ण लेना रकम असुल उपर गरी लिने व्यहोरा अवगत गराउँदछौं । सो मार्फत पनि संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्था ऋण असूली ऐन २०५८ र सोको नियमावली तथा प्रचलित कानून अनुसार ऋणी तथा व्यक्तिगत धनजमानीकर्ताको अन्य चल अचल जायजथा श्रीसम्पत्तिबाट बाँकी साँवा, व्याज हर्जाना तथा अन्य दै दस्तुर असुल उपरका लागि अन्य कानूनी प्रकृया अगाडी बढाईने व्यहोरा ऋणी तथा धनजमानीकर्ताहरू तथा सम्बन्धित सबैलाई यो सूचना मार्फत सूचित गरिन्छ । साथै उक्त अवधि भित्र कर्जा चुत्ता नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ को उपदफा ११ अनुसार ऋणी र व्यक्तिगत धनजमानीकर्ताको तीन पुस्ते विवरण कर्जा सूचना केन्द्र लि.को कालो सूचीमा नाम समावेश गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपशिल

१) ऋणीको विवरण

लाल बहादुर श्रेष्ठको छोरी शेरजङ्ग के.सी.को बुहारी पवन जङ्ग के.सी.को पत्नी नवलपरासी जिल्ला परासी वडा नं. २ हाल, नवलपरासी (ब.सु.प.) जिल्ला ग्राम न.पा. वडा नं. २ बस्ने **रेनु श्रेष्ठ के.सी.** (ना.प्र.नं. : ३६१०६९/८१४ जारी मिति र जिल्ला : २०६६/०३/०५, नवलपरासी)

व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण

१) रन बहादुर के.सी.को नाति शेरजङ्ग के.सी.को छोरा नवलपरासी जिल्ला परासी आ.वि. वडा नं. २ हाल, नवलपरासी (ब.सु.प.) जिल्ला रामग्राम न.पा. वडा नं. २ बस्ने **पवन जङ्ग के.सी.** (ना.प्र.नं. : ३७/२/४५१८ जारी मिति र जिल्ला : २०५२/०८/१५, रुपन्देही)

२) मन बहादुर धर्ति मगरको नाति चुरा बहादुर धर्तिको छोरा गुल्मी जिल्ला इस्मा गा.पा. वडा नं. ४ हाल, नवलपरासी (ब.सु.प.) जिल्ला रामग्राम न.पा. वडा नं. २ बस्ने **प्रकाश धर्ति** (ना.प्र.नं. : ४१-०१-७९-०४२७५ जारी मिति र जिल्ला : २०७९/०५/२० गुल्मी)

२) ऋणीको विवरण

विगा चमारको छोरी घोलर हरिजनको बुहारी राम पूत हरिजनको पत्नी नवलपरासी जिल्ला तिलकपुर गा.वि.स. वडा नं. १ हाल, नवलपरासी (ब.सु.प.) जिल्ला सरावल गा.पा. वडा नं. १ बस्ने **चन्द्रावती चमार** (ना.प्र.नं. : ३६-०१-६९-०६७४९ जारी मिति र जिल्ला : २०६९/१२/०४, नवलपरासी)

व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण

घुराहु हरीजनको नाति घोलर हरिजनको छोरा पत्नी नवलपरासी जिल्ला तिलकपुर वडा नं. १ हाल, नवलपरासी (ब.सु.प.) जिल्ला सरावल गा.पा. वडा नं. १ बस्ने **राम पूत हरीजन** (ना.प्र.नं. : २६०२४ जारी मिति र जिल्ला : २०५२/०४/१४, नवलपरासी)

३) ऋणीको विवरण

राम असारे भुजको छोरी मदन प्रसाद भुजको बुहारी गणेश भुजको पत्नी रुपन्देही जिल्ला बोदवार वडा नं. ४ हाल, नवलपरासी (ब.सु.प.) जिल्ला रामग्राम न.पा. वडा नं. ५ बस्ने **रजनी भुज** (ना.प्र.नं. : ३७३०११/१४३ जारी मिति र जिल्ला : २०६३/११/११, रुपन्देही)

व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण

वनारसी भुजको नाति मदन प्रसाद भुजको छोरा रुपन्देही जिल्ला बोदवार वडा नं. ४ हाल, नवलपरासी (ब.सु.प.) जिल्ला रामग्राम न.पा. वडा नं. ५ बस्ने **गणेश भुज** (ना.प्र.नं. : ३७३०११/१५५ जारी मिति र जिल्ला : २०६३/११/०७, रुपन्देही)

"नेपाल राष्ट्र बैंकबाट "ब" वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक"



मुक्तिनाथ विकास बैंक लि.

MUKTINATH BIKAS BANK LTD.

Central Office: Lazimpat, Kathmandu, Tel.: 01-5970887, Toll Free No. (NTC): 16600149999,

Toll Free No. (Ncell): 18102149999, E-mail: info@muktinathbank.com.np, Web: www.muktinathbank.com.np



Winner of
EUROPEAN
MICROFINANCE
AWARD 2020

जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ